


धुलिखेल नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
धुलिखेल, काभ्रेपलाञ्चोक
आ.व. ०७७/०७८



छपाई सामानको मुल्य सुचि माग गर्ने शिलबन्दी दरभाउपत्र फाराम

फाराम दस्तुर रु १,०००। - एक हजार (पछि फिर्ता नहुने)



धुलिखेल नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
धुलिखेल, काभ्रे ।


शिलबन्दी दरभाउपत्र आह्वान सूचना

प्रथम पटक सूचना प्रकाशित मिति :- २०७७/०६/०१

यस नगर कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय र सेवा केन्द्रको निमित्त आ.व. ०७७/०७८ को लागि १) कार्यालय स्टेसनरी , खेलकूद तथा अन्य मसलन्द २) कम्प्युटर तथा प्रिन्टर सामान र पार्टसहरु ३) कम्प्युटर, प्रिन्टर, ईन्टरनेट, तथा अन्य मेशिनरी उपकरण मर्मत सम्भार ४) छपाई सामान ५) विजुली सामान ६) फर्निचर तथा फर्निचर सामान ७) हार्डवेयर, खानेपानी तथा सरसफाई सामान ८) भेटनरी औषधी तथा उपकरण ९) कृषी औजार, विउ विजन तथा किल्तासक औषधी १०) स्वास्थ्य औषधी सामग्री तथा औजार उपकरण आदि मालसामान आवश्यक परेको हुदा उक्त सामान सप्लाई तथा डेलिभरी गर्न ईच्छुक इजाजत प्राप्त (रजिष्टर्ड) मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका फर्म, सप्लायर्स, उत्पादक तथा विक्रेताहरुबाट प्रति एकाई दरमा खरिद गर्नु पर्ने भएको हुदा यस कार्यालय द्वारा तोकिएका समयमा कस्तो दररेटमा उपलब्ध गराउन सकिने हो सो को शिलबन्दी दरभाउपत्र आह्वान गरिन्छ ।

तपसिल

- १ माथि उल्लेखित कार्यालय सँग सम्बन्धित मालसामान र कृषि औजार उपकरण समेत सप्लाई गर्ने कार्यहरुको छुट्टाछुट्टै शिलबन्दी दरभाउपत्र पेश गर्नु पर्नेछ । कुनै एउटा वा केही कार्यहरु गर्न ईच्छुक दरभाउदाताहरुले सोही क्षेत्रको मात्र शिलबन्दी दरभाउपत्र पेश गर्न सकिनेछ ।
- २ कार्यालयलाई आवश्यक पर्ने सामग्रीहरुको सूची समाविष्ट भएको दरभाउपत्र फाराम यस कार्यालयको वेबसाईट www.dhulikhelmun.gov.np मा डाउनलोड गरी राजश्व शाखाबाट रु १०००। (अक्षरेपी रु. एक हजार) मात्र पछि फिर्ता नहुने गरी नगदै तिरी प्रोप्राईटर वा निजले अख्तियार दिएको व्यक्तिद्वारा यो सूचना प्रथम पटक प्रकाशित भएको १५ औं दिन भित्र खरिद गरी १६ औं दिन १२.०० बजे भित्र यस कार्यालयको सार्वजनिक खरिद ईकाइमा दर्ता गर्न सकिनेछ ।
- ३ दर्ता हुन आएका शिलबन्दी दरभाउपत्रहरु सप्लायर्स वा निजका प्रतिनिधीहरु समेतको रोहबरमा १६ औं दिनको २.०० बजे यस कार्यालयमा खोलिनेछ ।
- ४ दरभाउपत्रहरु खोल्ने समयमा सप्लायर्स वा निजको प्रतिनिधी उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पुग्ने छैन ।
- ५ शिलबन्दी दरभाउपत्र फाराम खरिद, बूझाउने र खोल्ने अन्तिम दिन विदा परेमा सोको लगत्तै पछिको कार्यालय खूलेको दिनमा उक्त कार्य गरिनेछ ।
- ६ शिलबन्दी खाम बाहिर स्पष्ट रुपमा दरभाउपत्रदाता फर्मको नाम, ठेगाना, सम्पर्क नम्बर तथा सप्लाई गर्ने कार्य उल्लेख हुनुपर्नेछ ।
- ७ शिलबन्दी दरभाउपत्र दाखिला गर्दा धरौटी वापत नगद रु. ४५,०००/ अक्षरेपी (पैतालिस हजार) रा.वा. बैंक धुलिखेल शाखामा रहेको १०४०१००३०३०००००२ खातामा जम्मा गरेको सक्कलै बैंक भौचर पेश गर्नु पर्नेछ ।
- ८ शिलबन्दी दरभाउपत्र फाराम साथ फर्म/कम्पनि दर्ता तथा नविकरणको प्रतिलिपी र मूल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्र प्रतिलिपी र ०७५/०७६ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी पेश गर्नु पर्नेछ ।
- ९ दरभाउपत्र खरिद कर्ताको तर्फीबाट राखेका कुनै शर्तहरु मान्य हुने छैनन ।
- १० शिलबन्दी दरभाउपत्रदाताले दररेट उल्लेख गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) बाहेकको दररेट उल्लेख गर्नु पर्नेछ ।
- ११ पेश भएको दरभाउपत्र मध्ये तोकिएको स्पेसिफिकेशन बमोजिम सबै भन्दा कम दररेट कबोल गर्ने दरभाउपत्र दाता संग खरिद सम्झौता गरिने छ । एक वा सो भन्दा बढि आईतमका लागि एक वा सो भन्दा बढि दरभाउपत्रदातासंग खरिद सम्झौता गर्न सकिनेछ ।
- १२ शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने, नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित हुनेछ ।
- १३ शिलबन्दी दरभाउपत्र सम्बन्धमा अन्य कुरा बुझ्नु परेमा यस कार्यालयको खरिद ईकाइमा सम्पर्क राख्न सकिनेछ ।
- १४ यसमा उल्लेख नभएका अन्य कुराहरु प्रचलित कानुन अनुसार हुनेछ ।



आसकीय अधिकृत

श्रीमान् प्रमुख प्रशासकिय अधिकृतज्यु
धूलिखेल नगरपालिका, नगर कार्यपालिकाको कार्यालय ।

विषय : शिलवन्दी दरभाउपत्र पेश गरेको सम्बन्धमा ।

महोदय,

उपरोक्त सम्बन्धमा मिति २०७७/०६/०१ गतेको चेष्टा साप्ताहिकमा प्रकाशित सूचना बमोजिम त्यस कार्यालयको निमित्त आ.व. ०७७/०७८ को लागी आवश्यक सामानहरु सप्लाई तथा डेलिभरी गर्नका लागी यो शिलवन्दी दरभाउ-पत्र पेश गरेको छु ।

मैले यो दरभाउ-पत्र फाराममा उल्लेखित सुचना, शर्त तथा अन्य सबै व्यहोरा अध्ययन गरेको र ठेक्कापट्टाका शर्तहरु सम्बन्धी ऐन नियम समेत बुझेको छु । उक्त कार्यको लागी एकाई दरमा दररेट पेश गरेको छु । जमानत धरौती वापत त्यस नगर कार्यपालिका कार्यालयको रा.वा. बैंक धूलिखेल शाखाको धरौती खाता नं. १०४०१००३०३०००००२ मा रु ४५,०००/(अक्षरेपी पैतालिस हजार) जम्मा गरेको बैंक भौचरको सक्कलै थान..... संलग्न गरेको छु ।

यस दरभाउपत्र सम्बन्धमा त्यस नगर कार्यपालिका कार्यालयले गरेको निर्णयमा मेरो पूर्ण मञ्जुरी हुने छ ।

फर्मको छाप :

दरभाउ-पत्र दाताको नाम :

प्रोपाइटरको नाम :

ठेगाना :

सम्पर्क नम्बर:

प्रोपाइटरको सहिछाप :

मिति :



ठेक्का पट्टाका शर्तहरू

कार्यालयका लागि चाहिने सामानहरू स्वीकृत नमूना तथा यसैसाथ संलग्न शर्त अनुसार सप्लायर्सले सप्लाइ तथा डेलिभरि को कार्य पुरा गर्नुपर्नेछ ।

१ काम शुरु: सम्झौता भई कायदेश प्राप्त भएको मितिले ७ (सात) दिन भित्र काम शुरु गर्नुपर्ने छ ।

२ ठेक्का अवधी: यस ठेक्काको सम्झौता भएको मितिले १(एक) वर्षको लागि हुनेछ ।

३ धरौटी:

क) दरभाउपत्र दाताले दरभाउ पत्र दाखिला गर्दा नगर कार्यपालिका कार्यालयको रा.बा. बैंक धूलिखेल शाखाको धरौटी खाता नं. १०४०१००३०३०००००२ मा रु ४५,०००/अक्षरेपी पैतालिस हजार सक्कलै बैंक भौचर पेश गर्नु पर्नेछ ।

ख) नगद धरौटी राखेकोमा पछि बैंक ग्यारेण्टीमा परिणत गर्न पाईने छैन ।

ग) स्वीकृत दरभाउपत्र दाताले दरभाउपत्र स्वीकृत भएको जानकारी प्राप्त भएको ७ दिन भित्र सम्झौता गर्नुपर्नेछ ।

४ धरौटी फिर्ता:

क) अस्वीकृत दरभाउ पत्रदाताको धरौटी नियमानुसार फिर्ता गरिनेछ ।

ख) स्वीकृत दरभाउपत्र दाता (ठेकेदार) बाट नेपाल सरकारलाई बुझाउनु पर्ने ठेक्का कर, आय कर तथा मूल्य अभिवृद्धि कर (भ्याट) आदि बुझाएको प्रमाण पेश भएपछि वा काम सम्पन्न भएको प्रमाण पेश भई उक्त प्रतिवेदन सदर भएपछि ठेकेदारले जम्मा गरेको धरौटी नियमानुसार फिर्ता गरिनेछ ।

५ धरौटी जफत: देहायको अवस्थामा दरभाउपत्र दाता वा ठेकेदारले नगरपालिकामा जम्मा गरेको धरौटी रकम नगरपालिकाले जफत गर्न सक्नेछ।

क) ठेक्का स्वीकृत भै नगरपालिकासंग सम्झौता गर्न सूचना पठाउंदा म्याद भित्र सम्झौता गर्न नआएमा,

ख) ठेक्का तोडेमा,

ग) सम्झौता बमोजिमको सामान कार्यालयमा सप्लाइ तथा डेलिभरी नगरेमा,

६ कर:

क) ठेक्का सम्बन्धी नेपाल सरकारलाई बुझाउनु पर्ने ठेक्काकर, आयकर तथा मूल्य अभिवृद्धिकर (भ्याट) आदि ऐन नियम बमोजिम ठेकेदार



स्वयमले व्यहोर्नु पर्नेछ । कार्यालयले कट्टा गर्नुपर्ने करहरू नियमानुसार ठेकदारको बिलबाट कट्टा गरिनेछ ।

७ भुक्तानी प्रक्रिया:

क) ठेकेदारले सम्झौता बमोजिमको सामानहरू आपूर्ति गरे पश्चात भण्डार दाखिला गरेपछि भुक्तानी दिइने छ । वील भुक्तानी दिंदा प्रचलित कर वापतको रकम बिलबाट कट्टी गरी सम्बन्धीत राजश्व खातामा दाखिला गरीनेछ ।

ख) सामानहरू आपूर्ति गरे पश्चात वील भुक्तानी दिंदा प्रचलित नियमानुसार मूल्य अभिवृद्धि कर (भ्याट) समेत भुक्तानी गरीनेछ ।

८ सामान सप्लाई गर्ने तरिका:

ठेकेदारले सम्झौता बमोजिम कार्यालयको आवश्यकता अनुसार पटक पटक गरी वा कार्यालयले माग गरेको समयमा सामान आपूर्ति गर्नुपर्नेछ ।

९ निर्णय:

क) ठेकेदारले दरभाउ पत्र साथ सप्लाई गर्ने सामानको नमूना पेश गरी कार्यालयबाट स्वीकृति लिई नमूना अनुसारको सामान सप्लाई गर्नुपर्नेछ ।

ख) स्वीकृत नमूना भन्दा फरक हुने गरी आपूर्ति गरेको सामान कार्यालयले स्वीकार गर्नेछैन ।

ग) स्वीकृत भएको नमूना बमोजिमको सामान बजारमा उपलब्ध हुन नसक्ने अवस्था भई सोको जानकारी गराएमा र सो व्यहोरा कार्यालयलाई मनासिब लागेमा कार्यालयबाट पुनः दिईएको आदेश अनुसारको सामान उपलब्ध गराउनु पर्नेछ ।

घ) मालसामान विवरण उल्लेख गरेको दरभाउपत्र फारामको पछाडी पानामा फर्मको छाप र प्रोपाइटरको सहि छाप नभएको दरभाउपत्र मान्ने हुने छैन साथै दरभाउपत्र रद्द गरिनेछ ।

ङ) ठेकेदारले दरभाउपत्र बमोजिम सामानहरू सन्तोषजनक सप्लाई गरेमा र अर्को आ.व.को लागि पनि साविक दररेटमा सामान सप्लाई गर्न सकिने मन्जूर गरेमा न.पा.बाट बहूवर्षिय म्याद थप गरी सम्झौता गर्न सकिनेछ ।

च) ठेकेदारले दरभाउपत्रमा सामानको स्पेसिफिकेशन अनुसारको सामानको नमूना पेश गरी सकेपछि कार्यालयलाई मनासीब लागेमा मात्र सामान अर्डर गरीनेछ ।

१० हर्जाना:

ठेकेदारले सम्झौता अवधी भित्र कार्यालयले माग गरेको समयमा सामान सप्लाई गर्न नसकेमा प्रचलित ऐन नियमानुसार हर्जाना लगाई ठेकेदारले



पाउन बांकी जुनसुकै रकमबाटै कटौती गरी लिन र ठेक्का तोड्न सकिनेछ ।

११ थपघटः

सामानहरु खरिद गर्दा कार्यालयको आवश्यकता अनुसार परिमाण थपघट गर्न सकिनेछ । यसरी तोकिएको परिमाणमा थपघट हुन गएमा दरभाउपत्रको परिमाणको मूल्य पत्रमा भएको दररेट अनुसार र सोमा नभएको परिमाणको हकमा प्रचलित बजारभाउ अनुसार दररेट कायम गरि कार्यालयको नियमानुसार भूक्तानी दिईनेछ ।




धुलिखेल नगरपालिका कार्यालय

नगर कार्यपालिकाको कार्यालय

छपाई सामानको मूल्य सूचि माग गर्ने फाराम

3-245012
प्रमुख प्रशासकीय अधिकृत

सि.नं	सामानको नाम	स्पेसिफिकेशन	परिमाण	इकाई	मूल्य	कैफियत
१	निवेदन फारम	ए ४ साईज	१ एक	प्याड		
२	डोर हाजिर फारम	१०/१५ साईज	१ एक	प्याड		
३	बिज्ञापन सामन अनुगमन लगबुक १५० पाना	ए ४ साईज	१ एक	प्याड		
४	परिचय पत्र	८८/५५ एमएम	१ एक	थान		
५	नक्सा पास रजिस्टर १५० पाना	१७/२७/२	१ एक	थान		
६	व्यवसाय कर अभिलेख खाता १५० पाना	१७/२७/२	१ एक	थान		
७	संस्था दर्ता अभिलेख खाता १५० पाना	१४/२७/२	१ एक	थान		
८	मर्मत आदेश	ए ४ साईज	१ एक	प्याड		
९	माग फारम	ए ४ साईज	१ एक	प्याड		
१०	भ्रमण आदेश फारम	ए ४ साईज	१ एक	प्याड		
११	मर्मत गरि फेरिएका पार्टपुर्जा फिर्ता फारम	ए ४ साईज	१ एक	प्याड		
१२	सवारी साधन भाडा फाराम	ए ४ साईज	१ एक	प्याड		
१३	सवारी लकबुक	ए ४ साईज	१ एक	थान		
१४	चल्ती मेशिन वा सवारीको किताब फारम	ए ४ साईज	१ एक	थान		
१५	खाम	फाईल साईज	१ एक	थान		
१६	खाम	ए ४ साईज	१ एक	थान		
१७	खाम	९*४	१ एक	थान		
१८	टिपणी आदेश	नेपाली कागज	१ एक	थान		
१९	टिपणी फाईल	नेपाली कागज	१ एक	थान		
२०	लेटर प्याड ए ४ साईज	८० ग्राम	१ एक	थान		
२१	भिजिटिड कार्ड	८८/५५ एमएम	१ एक	थान		
२२	आगन्तुक पास	८८/५५ एमएम	१ एक	प्याड		
२३	अस्थायी गेट पास	८८/५५ एमएम	१ एक	प्याड		
२४	घर नम्बर प्रमाण पत्र	ए ४ साईज	१ एक	थान		
२५	सम्पति थप घट निवेदन फारम	ए ४ साईज	१ एक	प्याड		
२६	सम्पति कर विवरण दाखिला फारम	१८/२२/२	१ एक	प्याड		
२७	सम्पति कर मूल्याङ्कन फारम	१७/२७/४	१ एक	प्याड		



३२५५०२
प्रमुख प्रशासकीय अधिकृत

२८	सुचना लगत रजिष्टर १५० पाना	१७/२७/२	१ एक	थान	
२९	गुनासो कार्यान्वयन रजिष्टर १५० पाना	१७/२७/२	१ एक	थान	
३०	घर धुरी सर्वोक्षण फारम	१८/२२/२	१ एक	प्याड	
३१	योजना सम्झौता रजिष्टर १०० पाना	१७/२७/२	१ एक	थान	
३२	जेष्ठ नागरिक परिचय पत्र १० पाना	३.५/४.५	१ एक	थान	
३३	जेष्ठ नागरिक स्टिकर	३.५/४.६	१ एक	थान	
३४	नक्सापास लगत १०० पाना	१७/२७/२	१ एक	थान	
३५	सवारी साधन मर्मत लगबुक १५० पाना	१७/२७/२	१ एक	थान	
३६	फर्निचर मेशिनरी मर्मत लगबुक १५० पाना	१७/२७/२	१ एक	थान	
३७	कर्मचारी फिल्ड लगबुक १५० पाना	१७/२७/२	१ एक	थान	
३८	अनूगमन तथा सूपरिवेक्षण लगबुक १५० पाना	१७/२७/२	१ एक	थान	
३९	कर्मचारी विदा काज लगबुक १५० पाना	१७/२७/२	१ एक	थान	
४०	बैठक गोष्ठी अभिमूखीकरण लगबुक १५० पाना	१७/२७/२	१ एक	थान	
४१	सवारी साधन बहिर्गमन लगबुक १५० पाना	१७/२७/२	१ एक	थान	
४२	सडक बत्ती मर्मत लगबुक १५० पाना	१७/२७/२	१ एक	थान	
४३	विज्ञापन सामाग्री अनुमति लकबुक १५० पाना	१७/२७/२	१ एक	थान	
४४	घर बाटो सिफारीस निवेदन फारम	ए ४ साईज	१ एक	प्याड	
४५	चार किल्ला प्रमाणित निवेदन	ए ४ साईज	१ एक	प्याड	
४६	नागरिकता सिफारीस फारम	नेपाली कागज	१ एक	प्याड	
४७	नागरिकता प्रतिलिपी सिफारीस फारम	नेपाली कागज	१ एक	प्याड	
४८	नाता प्रमाणित निवेदन फारम	ए ४ साईज	१ एक	प्याड	



13-7-2018
प्रमुख प्रशासकीय अधिकृत

४९	रेकॉर्ड फाईल (लोगो अंकित)	फाईल साईज	१ एक	थान		
५०	वडा लेटरप्याड (७० ग्राम)	ए ४ साईज	१ एक	प्याड		